

विषयसूची इरोडोरी इलेमेन्टरी 1 (प्राथमिक 2) (A2)

► शिर्षक मेरो वरिपरि भएका व्यक्तिहरु

| पाठ 1 म गतहप्ता जापानमा आएको थिएँ | क्रियाकलापहरु | क्यान-डु (गर्न सकिने) |
|-----------------------------------|---------------|--|
| 1. | みんなを紹介しませぬ | 01 तपाईंको नयाँ काममा त्यहाँका कर्मचारीहरु संग परिचय गर्दा उनीहरुको नाम र भूमिका (दायित्व) बुझ्न सक्नुहुनेछ । |
| 2. | 一生懸命がんばります | 02 कार्यस्थल वा अन्य स्थानमा आफुले पहिलो अभिवादन गर्दा आफ्नो परिचय विस्तृत रूपमा दिन सक्नुहुनेछ । |
| 3. | とても大きい町です | 03 आफ्नो गृहनगरको बारेमा सामान्य शब्दहरुमा कुरा गर्न सक्नुहुनेछ । |
| 4. | SNSの自己紹介 | 04 समाजिक संजालमा आफ्नो सरल परिचय लेख्न सक्नुहुनेछ । |

| खान्जी शब्दहरु | 山川海島森客観光地意味経験 | |
|----------------|--|--|
| व्याकरण नोटहरु | ① N1というN2 ② V-たばかりです ③ V-ていました ④ それ/そこ <प्रवचन प्रदर्शन (भाषण दिनु)> ⑤ ~て、~ ~から、~ ~けど、~ | ホアは「花」という意味です。 先週、日本に 来たばかり です。 ベトナムでは、ホテルで 働いていました 。 ジャワ島に、ジョグジャカルタという大きい町があります。ウォノソボは、 そこから 、バスで4時間ぐらいです。 お茶の畑がたくさん あって 、のんびりしています。 ウランバートルは 首都だから 、都会ですよ。 首都ではない けど 、とてもにぎやかです。 |
| | जापानी जीवनका लागि सुझावहरु | ●जे-पप/अतर ●ताबे-अरुकी (विभिन्न रेस्टुरेन्टहरुमा खाना चाख्दै हिड्नु) ●एनि-सन ●SNS मा जापानी भाषा अध्ययन समुह |

| पाठ 2 ऊ गम्भीर व्यक्ति देखिन्छ | क्रियाकलापहरु | क्यान-डु (गर्न सकिने) |
|--------------------------------|---------------|--|
| 1. | どの人ですか? | 05 तपाईंले कसैलाई खोजिरहनु भएको बेला तिनिहरुको विशेषताहरुलाई सुनेर व्यक्तिलाई पहिचान गर्न वा व्यक्तिको विशेषताहरु वर्णन गर्न सकिन्छ । |
| 2. | その写真、だれですか? | 06 उपस्थित नभएका व्यक्तिहरुको व्यक्तित्व र रूपको स्वभाव र स्वरूपको बारेमा कुरा गर्न सक्नुहुनेछ । |
| 3. | 本当にカッコいいです | 07 तपाईंलाई मनपर्ने प्रख्यात व्यक्तिको बारेमा साधारण शब्दहरुमा कुरा गर्न सक्नुहुनेछ, किन तपाईंले उनीहरुलाई मनपराउनुभयो र पहिलोचोटि किन मन पराउनुभयो । |
| 4. | インタビュー記事 | 08 व्यक्तिहरुको परिचयदिने साधारण अन्तर्वार्ता लेख पढेर तिनिहरुको बारेमा बुझ्न सक्नुहुनेछ । |

| खान्जी शब्दहरु | 写真歌歌手上手(な) 明るい 長い 短い 着る 立つ 泣く | |
|----------------|--|---|
| व्याकरण नोटहरु | ① N1はN2が NA-です/IA-いです ② ② V-ている+人 ③ Sよ ④ Sし、~ | 江口さんは、髪が 短い です。 ナインさんは、 帽子をかぶっている 人です。 加藤さんは、 あそこで、コピーをしている 人です。 原さんは、 座って、本を読んでいる 人ですよ。 三船敏郎は、 演技が上手だし、本当にかっこいい です。 |
| | जापानी जीवनका लागि सुझावहरु | ●जापानी मानिस र अनुहारको दाही ●अमुरो नामीए ●मिफ्यून तोशिरो / "सात समुराई" ●सामुदायिक पत्रिकाहरु ●अतिरिक्त घण्टा |

► शिर्षक भोजनालयमा (रेस्टुरेन्टमा)

| पाठ 3 मैले यो एलर्जीको कारणले खान सकिदैन | क्रियाकलापहरु | क्यान-डु (गर्न सकिने) |
|--|----------------|---|
| 1. | 定食屋のメニュー | 09 मेनु पढेर खानाको नाम, मूल्य, र सेवाहरुको बारेमा बुझ्न सकिनेछ । |
| 2. | わさび抜きをお願いします | 10 आफूसँगै खाइरहनु भएको व्यक्ति अथवा रेस्टुरेन्ट कर्मचारीलाई तपाईंले के खान नहुने र के कारणले खान नहुने भन्ने बारेमा भन्न सक्नुहुनेछ । |
| 3. | 人気があるのはお刺身定食です | 11 रेष्टुरेन्ट कर्मचारीहरुलाई बस्ने सिट र अर्डर मगाउन बस्न, माग गर्न आदिको लागि तपाईं अनुरोध गर्न सक्नुहुनेछ । |
| 4. | 予約をしたんですけど… | 12 फोनबाट रेस्टुरेन्ट रिजर्भसन गर्न सकिन्छ । |
| 5. | レストランのクーポン | 13 रेस्टुरेन्टको कुपन हेरी आवश्यक जानकारी थाहा पाउन सक्नुहुनेछ । |

| खान्जी शब्दहरु | 注文 会計 予約 電話番号 ~様 ご飯 牛乳 生 禁煙 自由 | |
|----------------|---|--|
| व्याकरण नोटहरु | ① S1ので、S2 ② Sよね ③ Nで~ ④ NA-な/IA-い/V-る のは、Nです | 今日は自転車 で 来た ので 、飲めない んです 。 おすし、わさび、 入 って ます よね 。 A: テーブルと座敷が ござ います が …。 B: テーブル で お願いします。 人気がある のは 、お刺身定食 です 。 |
| | जापानी जीवनका लागि सुझावहरु | ●तेइस्योकु (खाना सेट) ●Okawari (थप्नु) र Oomori (ठूलो हिस्सा) ●कफी र चिया ●वसाबी ●साइकलको नियमहरु ●रेस्टुरेन्टहरुमा धुम्रपान गर्नु ●Furai (तारिएको खाना) ●रेस्टुरेन्टमा तपाईंको बिलहरु कसरी तिर्ने ●रेस्टुरेन्ट कुपनहरु ●रिन्क बार |






| पाठ 4 कृपया भटमासको अचार (soy sauce) बिना खानुहोस् । | | क्रियाकलापहरू | क्यान-डु (गर्न सकिने) |
|--|-------|----------------|--|
| 1. | 🗣️👂🗣️ | どこかいい店、ありませんか? | 14 सिफारिश गरिएको रेस्टुरेन्टको बारेमा जानकारी सुन्न र यसको विशेषताहरू बुझ्न सक्नुहुनेछ । |
| 2. | 🗣️👂🗣️ | よく混ぜて食べてください | 15 परिकार कसरी खाने भन्ने जानकारी पढ्न र बुझ्न सक्नुहुनेछ । |
| 3. | 🗣️👂🗣️ | どうやって食べるんですか? | 16 खाना कसरी खाने भन्ने कुरामा प्रश्नोत्तर गर्न सक्नुहुनेछ । |
| 4. | 🗣️👂🗣️ | 餃子に似ています | 17 तपाईंको देशको परिकारको बारेमा जस्तै विशेषताहरू, खाना बनाउन लाग्ने समानहरू र खाने तारिका को सामान्य व्याख्या गर्न सक्नुहुनेछ । |
| 5. | 🗣️👂🗣️ | 飲食店の口コミ | 18 रेस्टुरेन्टहरूको बारेमा अनलाइन समीक्षा पढेर स्वाद र मूल्य जस्ता जानकारी पाउन सक्नुहुनेछ । |

| खान्जी शब्दहरू | 塩 油 量 ~方 ~屋 満足(な) 切る 焼く 入れる | |
|-----------------------------|---|---|
| व्याकरण नोटहरू | ① Nなら、~ | A:この近くに、おすすめの店がありますか? B:この近くなら、「平兵衛」がおすすめです。 |
| | ② V-て、~ V-ないで、~ <स्वभावहरू> | こちらの野菜の天ぷらは、つゆにつけて食べてください。 エビはつゆにつけないで、塩をかけて食べてください。 |
| | ③ V-ちゃだめです | 一度に、そんなにたくさんお肉を入れちゃだめですよ。 |
| | ④ V-てから、~ | うどんは、お肉と野菜を食べてから、入れましょう。 |
| | ⑤ S1が、S2 | お店は新しくきれいですが、お昼は混んでいます。 |
| जापानी जीवनका लागि सुझावहरू | <ul style="list-style-type: none"> ● रामेन ● स्थानीय परिकार ● सोया सस् / सोसु (सस्) / चुयु (सुप) / तारे (डिपिंग सस्) ● टेमाकी-जुशी (ह्यान्ड-रोल्ड सुशी) ● याकी-इमो (पोलेको सखरखण्ड) ● स्याबु-स्याबु | |

► शिर्षक यात्रामा जाऔं





| पाठ 5 तपाईंले पाहिलेने रिजर्भसन गर्नुपर्छ । | | क्रियाकलापहरू | क्यान-डु (गर्न सकिने) |
|---|-------|--------------------|--|
| 1. | 🗣️👂🗣️ | いつか行ってみたいです | 19 जापानमा पर्यटकिय गन्तव्यहरूको संक्षिप्त जानकारी सुनेर ती ठाउँहरू कस्ता छन् र तपाईं त्यहाँ के गर्न सक्नुहुन्छ भनी बुझ्न सक्नुहुनेछ । |
| 2. | 🗣️👂🗣️ | 景色がきれいなところがいいです | 20 यात्राको योजनाबारे साथीसंग छलफल गर्न सक्नुहुनेछ । |
| 3. | 🗣️👂🗣️ | どんなところに泊まったらいいですか? | 21 यात्रा योजनाको लागि कसैसंग सल्लाह लिन वा सल्लाह दिन सक्नुहुनेछ । |
| 4. | 🗣️👂🗣️ | 旅行の口コミ | 22 ट्राभल साइटमा समीक्षा पढेर केही विषयहरू बुझ्न सक्नुहुनेछ । |

| खान्जी शब्दहरू | 自然 交通 船 自転車 旅館 東京 計画 遊ぶ 調べる 出発する | |
|-----------------------------|--|--|
| व्याकरण नोटहरू | ① V-(られ)ます <सम्भावित-रूप①> | 新鮮なカニとかウニとか食べられますよ。 |
| | ② ~ところ | 遊べる場所ありますか? |
| | ③ S(सादा-रूप) って聞きました S(सादा-रूप) って言っていました | うどんがおいしくて聞きました。 バスが安くて便利だって先輩が言っていました。 |
| | ④ 【प्रश्नवाचक】 V-たらいいですか? | 日光に行くんですけど、何で行ったらいいですか? |
| | ⑤ V-たほうがいいです V-ないほうがいいです | 厚い上着を持って行ったほうがいいですよ。 できれば、日曜日は行かないほうがいいですよ。 |
| जापानी जीवनका लागि सुझावहरू | <ul style="list-style-type: none"> ● जापानका पर्यटकिय गन्तव्यहरू 1 (होक्काइडो/टोकियो/क्योटो/ओकिनावा) ● माउण्ट फुजी र फुजी पाँच ताल क्षेत्र ● राजमार्गका बसहरू ● जापानका पर्यटकिय गन्तव्यहरू 2 (निकको/नारा/तोयामा/नागानो) ● स्कीइ / स्की रिसोर्टहरू ● होटल / विश्रामालय / निजी आवास / अतिथि गृहहरू | |

| पाठ 6 म फरक फरक ठाउँमा जान सकेकोले खुसी छुं। | | क्रियाकलापहरू | क्यान्डिड (गर्न सकिने) |
|--|---|---------------|---|
| 1. |  切符・掲示 | 23 | आवश्यक जानकारी लिन ट्रेनको टिकट, ट्रेनको संकेतहरू, स्टेशनको बुलेटिन बोर्ड, आदि हेर्न सक्नुहुनेछ । |
| 2. |  中禅寺湖に行くつもりです | 24 | तपाईंले यात्रामा भेटनु भएको व्यक्तिलाई तपाईंको यात्रा योजनाको बारेमा सामान्य शब्दहरूमा कुरा गर्न सक्नुहुनेछ । |
| 3. |  お客様にご案内いたします | 25 | तपाईं निश्चित हुनु भएन भने स्टेशन वा ट्रेनमा उद्घोषणहरू सुन्न र आवश्यक जानकारी प्राप्त गर्न वा नजिकको कसैलाई प्रश्नहरू सोध्न सक्नुहुनेछ । |
| 4. |  ショーが見られなくて残念でした | 26 | तपाईंको यात्रा कस्तो भयो सामान्य भाषामा कुरा गर्न सक्नुहुनेछ । |
| 5. |  旅行の感想 | 27 | तपाईंको यात्राको अनुभव र प्रभाव बारे सामाजिक संजालमा पोस्ट लेख्न सक्नुहुनेछ । |

| खान्जी शब्दहरू | 運 転 事 故 故 障 指 定 席 週 末 絵 空 泳 ぐ 光 る 到 着 する |
|-----------------------------|--|
| व्याकरण नोटहरू | ① V-रुंつもりです 明日は、中禅寺湖に行くつもりです。 |
| | ② V-(られ)て、～ V-(られ)なくて、～ いろいろなところに行けて、よかったです。 ショーが見られなくて、残念でした。 |
| | ③ S1し、S2し、～ 海で泳がたし、船に乗れたし、楽しかったです。 |
| | ④ V-る/V-ている/V-たとき、～ 道を歩いているとき、リスを見ました。 ウミネコが近くに来たとき、ちょっとこわかったです。 |
| | ⑤ 【 व्यक्ति 】 と 【 मन्छे को संख्या 】 で 友だちと2人でハウステンボスに行って来ました。 |
| जापानी जीवनका लागि सुझावहरू | ● शिन्कान्सेन टिकटहरू ● जापानका पर्यटककिय गन्तव्यहरू 3 (ओसाका/हिस टैन बोश/माउट टाकाओ/जोडोगामा बीच) ● कुशी-खाचू ● ताकोयाकी ● युबा (तोफु स्किन) |

▶ शिर्षक स्थानीय समारोहहरू

| पाठ 7 यदि पानि पर्यो भने, यो हलमा आयोजित गरिनेछ । | | क्रियाकलापहरू | क्यान्डिड (गर्न सकिने) |
|---|--|---------------|---|
| 1. |  掲示板のお知らせ | 28 | सामुदायिक बुलेटिन बोर्डको सूचनाहरू वा तपाईंको मेलबक्स, आदिबाट मुख्य जानकारी प्राप्त गर्न सक्नुहुन्छ । |
| 2. |  ガス点検のお知らせですね | 29 | सामुदायिक कार्यक्रम र सूचनाहरूको बारेमा प्रश्न सोध्न र उत्तरहरू बुझ्न सकिनेछ । |
| 3. |  さくら市民センターからお知らせします | 30 | समुदायिक रेडियो प्रसारणमा कार्यक्रमको उद्घोषण सुन्न र मुख्य जानकारी बुझ्न सकिनेछ । |
| 4. |  盆踊り? 何ですか? | 31 | जब तपाईं सामुदायिक कार्यक्रममा आमन्त्रित हुनुहुन्छ, बिषयको बारेमा प्रश्नहरू सोध्न र उत्तरहरू बुझ्न सक्नुहुन्छ । |

| खान्जी शब्दहरू | お知らせ 今月 水道 工事 広場 場合 中止 条件 ～以上 開く 生産する |
|-----------------------------|--|
| व्याकरण नोटहरू | ① ～たら、～ 雨が降ったら、盆踊りは日曜日にやるよ。 盆踊りが終わったら、いっしょに居酒屋に行きましょう。 |
| | ② V-(ら)れます <निष्क्रिय ①> 7月14日、「ひかりホール」において、コンサートが開催されます。 |
| | ③ V-(られ)ます <सम्भावनीय-रूप ②> 盆踊りは簡単だから、だれでも踊れますよ。 |
| जापानी जीवनका लागि सुझावहरू | ● चाडपर्व र mikoshi (मिकोसी) ● छिमेकी संघहरू ● स्थानीय बुलेटिन बोर्ड/खाइरानबान (सर्कुलेशन सूचना) ● स्थानीय प्रकोप रोकथाम रेडियो प्रसारण ● फायरवर्क्स प्रदर्शनहरू ● मिची-नो-एकी (सडकछेउका स्टेशनहरू) ● बोन-ओडोरी (बोन पर्व नाच) ● Yukata (युकाटा) ● फली बजारहरू |

| पाठ 8 यहाँ फुड स्ट्याण्ड कता छ के तपाईंलाई थाहा छ ? | | क्रियाकलापहरू | क्यान-डु (गर्न सकिने) |
|---|--------------------------|---------------|--|
| 1. | 📖 国際交流フェスティバルのチラシ | 32 | घटना-कार्यक्रम हेरेर सुरु हुने समय र प्रदर्शनहरू जास्ता मुख्य जानकारी पाउन सक्नुहुन्छ । |
| 2. | 🗣️ スピーチコンテストは、もう始まりましたか? | 33 | घटनाहरूको समय र स्थानको बारेमा स्टाफ सदस्य वा अन्यलाई सोधि उत्तर बुझ्न सक्नुहुन्छ । |
| 3. | 🗣️ だれでも参加できますか? | 34 | आफूले चाहेको कार्यक्रममा भागलिन र सहभागी हुन के गर्नु पर्छ, इंचार्जलाई सोध्न सक्नुहुन्छ । |
| 4. | 🗣️ 皆様にお願いたします | 35 | कार्यक्रम हुने ठाउँमा, निर्देशनहरू र सावधानीहरू जस्ता कुराहरू सुनेर, लगभग के हो बुझ्न सकिन्छ । |
| 5. | 📖 国際交流祭りの感想 | 36 | कार्यक्रममा भाग लिने साथीले सामाजिक सञ्जालमा लेखेका साधारण पोस्टहरू पढ्न र बुझ्न सक्नुहुन्छ । |
| 6. | 📖 イベントの感想 | 37 | तपाईंले भाग लिएको कार्यक्रमको बारेमा सामाजिक सञ्जालमा साधारण पोष्टहरू लेख्न सक्नुहुन्छ । |

| | |
|-----------------------------|---|
| खान्जी शब्दहरू | 来年 会場 世界 体験 国際交流 禁止 紙 始まる 申し込む |
| व्याकरण नोटहरू | <p>① もうV-ました まだV-て(い)ません</p> <p>A:スピーチコンテストは、もう始まりましたか? B:まだ始まってません。</p> <p>② まだV-ます</p> <p>イベント、まだやっていますか?</p> <p>③ 【प्रस्तनवाचक】 +S(सादा-रूप) か、～</p> <p>明日のフリーマーケットは、何時からか、わかりますか?</p> |
| जापानी जीवनका लागि सुझावहरू | ● अन्तर्राष्ट्रिय आदान प्रदान महोत्सवहरू ● जापानी भाषा बकृत्वकला प्रतियोगिता ● काराओके प्रतियोगिताहरू |

► शिर्षक **वार्षिक समारोह र शिष्टाचार**

| पाठ 9 मानिसहरू बयस्क घोषणा भएको दिन समयमा के गर्छन् ? | | क्रियाकलापहरू | क्यान-डु (गर्न सकिने) |
|---|----------------------|---------------|--|
| 1. | 🗣️ 20歳になった人をお祝いするんだよ | 38 | जापानमा वार्षिक समारोहहरूमा के गर्ने र के खाने आदि सुन्न र बुझ्न सक्नुहुन्छ । |
| 2. | 🗣️ あけましておめでとうございます | 39 | तपाईंले छुट्टीको समय, जस्तै नयाँ सालको छुट्टिहरूमा के गर्नुभयो र यो कस्तो भयो आदि साधारण शब्दमा कुरा गर्न सक्नुहुन्छ । |
| 3. | 🗣️ 田舎に帰って家族でお祝いします | 40 | तपाईंको देशको चाडपर्व तथा समारोहहरूको बारेमा साधारण भाषामा कुरा गर्न सक्नुहुन्छ । |
| 4. | 📖 イベントの記事 | 41 | आफूले भाग लिएको स्थानीय समारोहको बारेमा धेरथोर पढ्न र बुझ्न सक्नुहुन्छ । |
| 5. | 📖 新年のメッセージ | 42 | नयाँ वर्षको शुभकामना लेख्न र पठाउन सक्नुहुन्छ । |

| | |
|-----------------------------|---|
| खान्जी शब्दहरू | 今年 昨年 毎年 文化 祭り 正月 ～式 大人 米 特別(な) |
| व्याकरण नोटहरू | <p>① ～んですか?</p> <p>成人の日は、何をするんですか?</p> <p>② Nしか + नकारात्मक वाक्य</p> <p>乗り物に3つしか乗れませんでした。</p> <p>③ Nだけ</p> <p>今年は、1日だけ実家に帰りました。</p> <p>④ V-たりして、～</p> <p>友だちといっしょに買い物をしたりして、楽しかったです。</p> <p>⑤ V-なくちゃならない</p> <p>甥や姪にお年玉をあげなくちゃならないし、大変でした。</p> <p>⑥ V-れます <सम्भावित-रूप③></p> <p>DVDもたくさん見れました。</p> <p>久しぶりに、実家の母の料理を食べれてよかったです。</p> <p>⑦ S(सादा-रूप) +人が～ S(सादा-रूप) +人も～</p> <p>春節は、田舎に帰る人が多いです。</p> <p>最近では、海外に旅行する人もいます。</p> <p>⑧ V-ながら、～</p> <p>ソングラウンは、町を歩きながら、みんなで水をかけ合います。</p> <p>⑨ NIによって</p> <p>レバランは、年によって違います。</p> |
| जापानी जीवनका लागि सुझावहरू | ● जापानमा नयाँ वर्ष ● सेईजिन भएको दिन (बीस वर्ष भएको दिन) ● जापानका वार्षिक समारोहहरू ● मोचिचुकी (Mochitsuki) (राईस केक पाउण्डिंग) |

| पाठ 10 मैले कस्तोखाले लुगा लगाएमा ठिक होला ? | | क्याान-डु (गर्न सकिने) | |
|--|-------------------|------------------------|---|
| क्रियाकलापहरू | | | |
| 1. | 🗣️ 今からお見舞いに行くんです | 43 | जापानमा विवाह र अन्त्येष्टिहरूको लागि पहिरन र शिष्टचारहरूको बारेमा सोधेर उत्तर बुझ्न सक्नुहुन्छ । |
| 2. | 🗣️ 食器は自分で片付けなくちゃ | 44 | जापान र तपाईंको देश बीच आनीबानी र पहिरनमा रहेको फरक बारे सोध्न र टिप्पणी दिन सक्नुहुन्छ । |
| 3. | 🗣️ 国によって違うんですね | 45 | अन्तरसांस्कृतिक अनुभवहरूसँग सम्बन्धित कार्यक्रमको बारेमा सरल शब्दमा कुरा गर्न सक्नुहुन्छ । |
| 4. | 📖 日本 の習慣 について の記事 | 46 | शिष्टाचार र पहिरनहरूको फरकको बारेमा अनलाइन पोष्टहरू पढेर थोर थोर बुझ्न सक्नुहुन्छ । |

| खान्जी शब्दहरू | 服 袋 自分 店長 全員 習慣 普通 暗い 怒る 入院する | |
|-----------------------------|--|---|
| व्याकरण नोटहरू | ① 【प्रश्नवाचक】 V-ばいいですか? | お葬式には、 何を持って行けばいいですか? |
| | ② V-てはいけません/だめです Vちゃ いけません/だめです | 信号が赤のときは、横断歩道を 渡ってはいけません よ。 バスの中では、 話しちゃだめ だよ。 |
| | ③ V-なくちゃ | 食器は自分で 片付けなくちゃ 。 |
| | ④ V-るように、～ V-ないように、～ | 次の人がすぐに席に 座れるように 、食器を片付けます。 トイレが つまらないように 、紙はごみ箱に捨てます。 |
| | ⑤ V-(ら)れます <निष्क्रिय②> | お店の店長さんに、「 今度から気をつけて 」と 注意 されました。 |
| | ⑥ S(सादा-रूप) の? | お金を払わないで、 ジュース飲んだの? |
| | ⑦ V-なきゃ | ちゃんとお金を払ってから 飲まなきゃ 。 |
| जापानी जीवनका लागि सुझावहरू | <ul style="list-style-type: none"> ● अन्त्येष्टि ● मोबाइल फोन प्रयोग गर्दाको व्यवहार ● विवाह पार्टीहरू ● ओमिमाई (अस्पतालमा बिरामीलाई भेट्न जाँदै) ● नयाँ भवन निर्माणको भोज ● क्षेत्रीय चलन ● फुड कोर्टस ● ओटोशी (एपिटाइजर्स) | |

► शिर्षक बुद्धिमानीका साथ किनमेल

| पाठ 11 मैले मेरो पोइन्ट कार्ड ल्याउन बिर्सँ । | | क्याान-डु (गर्न सकिने) | |
|---|---------------------|------------------------|--|
| क्रियाकलापहरू | | | |
| 1. | 🗣️ 着てみてもいいですか? | 47 | तपाईंले एक लुगा पसलमा पसल सहायकलाई रंग, साइज, आदिको बारेमा अनुरोध गर्न र चाहना अनुसार किन्न सक्नुहुन्छ । |
| 2. | 🗣️ 自転車を盗まれました | 48 | किनमेल गर्दा समस्या परेमा वरपरका व्यक्तिलाई बताउन सक्नुहुन्छ । |
| 3. | 🗣️ トイレに忘れたと思います | 49 | हराएको वस्तु र तपाईंले हराउनु भएको ठाउँ वर्णन गर्न सक्नुहुन्छ । |
| 4. | 🗣️ お客様のお呼び出しを申し上げます | 50 | शपिंग मल अथवा पसलहरूको विवरणहरू सुन्न र बुझ्न सक्नुहुन्छ । |

| खान्जी शब्दहरू | 色 赤 青 黒 白 女性 男性 急に 営業する 案内する | |
|-----------------------------|--|---|
| व्याकरण नोटहरू | ① V-てみてもいいですか? | このセーター、 着てみてもいいですか? |
| | ② ナA- / イA- すぎます | この色はちょっと 派手 すぎます。 |
| | ③ ナA-な / イA-いの | もうちょっと 大きい の、ありますか? |
| | ④ NをV-(ら)れます <निष्क्रिय③> | (私は)自転車を 盗まれました 。 |
| | ⑤ S(सादा-रूप) かもしれません | もしかしたら、 バッグ をとられた かもしれません 。 |
| | ⑥ V-てしまいました | ポイントカード、 忘れてしまいました 。 |
| जापानी जीवनका लागि सुझावहरू | <ul style="list-style-type: none"> ● कपडाको आकारहरू ● आपतकालिन फोन गर्नका लागि टेलिफोन नम्बर ● पोइन्ट कार्डहरू ● सपिड सेन्टर सूचना डेस्क ● सेल्स ● डिपार्टमेन्ट स्टोरमा आयोजित विशेष मेलाहरू | |

| पाठ 12 यो भ्याकुम क्लिनर हल्का र चारैतिर घुमाउन सजिलो छ । | | क्याान-डु (गर्न सकिने) | |
|---|------------------|------------------------|---|
| क्रियाकलापहरू | | | |
| 1. | 🗣️ どこで買ったらいいですか? | 51 | तपाईंलाई केही चाहिएको बेला कुन मोडेल किन्ने र कहाँ किन्ने भनेर कसैलाई सोध्न सक्नु हुन्छ । |
| 2. | 📖 フリマアプリ | 52 | विद्युतिय उपकरण र अन्य वस्तुहरू खरीद गर्न फली बजार एप्लिकेसन वा वेबसाइट प्रयोग गर्न सक्नुहुन्छ । |
| 3. | 📖 商品の比較表 | 53 | आवश्यक जानकारी प्राप्त गर्न एक इलेक्ट्रोनिकस खुद्रा बिक्रि केन्द्रमा उत्पादन तुलना चार्ट र विद्युतिय उपकरणहरूको मूल्य ट्यागहरू हेर्न सक्नुहुन्छ । |
| 4. | 🗣️ これ、安くなりますか? | 54 | इलेक्ट्रिक उपकरणहरू खरीद गर्ने बेला पसल स्टाफलाई उत्पादन वा छुटको बारेमा सोध्न सक्नुहुन्छ । |

| खान्जी शब्दहरू | 商品 値段 価格 消費税 税別 店員 親切(な) 重い 軽い 変わる | |
|----------------|--|--|
| व्याकरण नोटहरू | ① V-るまで、～ | 手元に 届くまで 、2日しかかかりませんでした。 |
| | ② V-やすいです V-にくいです | どっちが 使いやすい ですか? この掃除機は、 重くて、使いにくい ですね。 |
| | ③ N1とN2 (と)、どちら/どっちが～か? (N1より)N2のほうが、～。 | A: どっちが使いやすい ですか? B:セーシバの掃除機 のほうが スギシタ より 軽くて、動かしやすいですよ。 |
| | जापानी जीवनका लागि सुझावहरू | <ul style="list-style-type: none"> ● फली बजार साइटहरू/फली बजार एप्सहरू ● मोलमोलाई |

► शिर्षक **बिभिन्न सेवाहरू**

| पाठ 13 धेरै सामग्रीहरूको प्रदर्शन गरिएका छन । | |
|---|--|
| क्रियाकलापहरू | क्याान-डु (गर्न सकिने) |
| 1. 市の行事に使われてます | 55 जब तपाईंले वरिवरी सुविधाहरू देख्नु हुन्छ त्यहाँ के छ र के गर्न सकिन्छ वारे सुन्न र बुझ्न सक्नुहुनेछ । |
| 2. はじめて利用するんですが… | 56 निर्देशनहरू सुनेर जिम र अन्य सार्वजनिक सुविधाहरू कसरी प्रयोग गर्ने बुझ्न सक्नुहुनेछ । |
| 3. 図書館を使いたいんですが… | 57 पुस्तकालय, आदि कसरी प्रयोग गर्ने बारे प्रश्नहरू सोध्न र उत्तरहरू बुझ्न सक्नुहुनेछ । |
| 4. 図書館の利用案内 | 58 गैर जापानी निवासीहरूको लागि साधारण जापानीमा लेखिएको पुस्तकालयको जानकारी पढ्न र बुझ्न सक्नुहुनेछ । |
| 5. 禁止の表示 | 59 सुविधाहरूमा पोष्ट गरिएको “तस्बिर खिच्न अनुमति छैन” जस्ता संकेतहरू हेर्न र बुझ्न सक्नुहुनेछ । |

| | |
|-----------------------------|--|
| खान्जी शब्दहरू | 市 料金 図書館 道具 ～点 必要(な) 借りる 返す 開く 閉まる 利用する |
| व्याकरण नोटहरू | ① V-(ら)れます <निष्क्रिय④> この建物は、2年前に 建てられました 。 ② V-てあります 昔、使われた道具とか、いろいろな資料を 展示してあります 。 ③ N1だけじゃなくて、N2も～ 本だけじゃなくて 、CDとか、DVD も ただで借られます。 ④ Nなら、～ 返却は、市内の図書館 なら 、どこに返してもいいです。 ⑤ 【प्रस्नवाचक】 V-ても、～ 返却は、市内の図書館 なら 、 どこに返しても いいです。 |
| जापानी जीवनका लागि सुझावहरू | ● सार्वजनिक सांस्कृतिक केन्द्र र खेलकुद केन्द्रहरू ● पुस्तकालयहरू ● यासाशी निहोंगो (सजिलो जापानी) |

| पाठ 14 तपाइले मेरो अगाडिको कपाल थोरै छोटो काटि पाउन सकिन्छकि? | |
|---|---|
| क्रियाकलापहरू | क्याान-डु (गर्न सकिने) |
| 1. 自転車の空気を入れたいんですが… | 60 डेलिभरी, ड्राई क्लिनिंग र अन्य सेवाहरू कसरी प्रयोग गर्ने बारे निर्देशनहरू सुन्न र बुझ्न सक्नुहुनेछ । |
| 2. 郵便局からの連絡 | 61 मेल वा एक्सप्रेस प्याकेजको लागि वितरण सूचना पढ्न सक्नुहुनेछ र कसरी पुन वितरण अनुरोध गर्ने बुझ्न सक्नुहुनेछ । |
| 3. どのぐらい切りますか? | 62 ब्यूटीपार्लर वा कपाल काट्ने पसलमा आफुले चाहेको इस्टाईल बारे वर्णन गर्न सक्नुहुनेछ । |
| 4. 外国の方のために、いろいろなサービスがあります | 63 इन्टरनेशनल एक्सचेन्ज असोसिएसनमा गैर जापानी निवासिहरूका लागि कस्ता सेवाहरू उपलब्ध छन् आदि कुरा सुन्न र बुझ्न सक्नुहुनेछ । |

| | |
|-----------------------------|--|
| खान्जी शब्दहरू | 外国 情報 相談 質問 窓口 郵便局 近所 自動 洗う 入力する |
| व्याकरण नोटहरू | ① ナA-に/イA-く V 全体的に 短く 切ってください。 ② Nのために、～ 外国の方 のために 、いろいろなサービスがあります。 |
| जापानी जीवनका लागि सुझावहरू | ● ड्राई क्लिनिङ सेवा ● डेलिभरी सेवा ● नाइ पसल / ब्यूटी सैलुन ● विदेशी बासिन्दाहरूको लागि सार्वजनिक सेवाहरू |

► शिर्षक **प्रकृति र वातावरण**

| पाठ 15 बैठक कोठामा बत्तीहरू बलिरहेको अबस्थामा थियो । | |
|--|---|
| क्रियाकलापहरू | क्याान-डु (गर्न सकिने) |
| 1. エコ活動の貼り紙 | 64 काम, कार्यालय इत्यादि मा टाँसिएको पर्यावरण-अनुकूल क्रियाकलापहरूबारे सूचनाहरू हेर्न सकिने र के बारे सचेत हुनुपर्ने भनी बुझ्न सक्नुहुनेछ । |
| 2. 水がもったいないですよ | 65 वातावरणको लागि तपाईं सचेत हुनु भएको कुरा बारे कुरा गर्ने वा अरुले के भन्छन् सुन्न र बुझ्न सक्नुहुनेछ । |
| 3. ごみの分け方・出し方 | 66 फोहोरहरू कसरी फ्याँक्न सकिन्छ, जस्तै कुनै खास प्रकारको फोहोर कहिले फ्याँक्ने भन्ने बारे निर्देशनहरू पढ्न र बुझ्न सक्नुहुनेछ । |
| 4. どうやって捨てればいいですか? | 67 एक निश्चित प्रकारको फोहोर कसरी फ्याँक्न सकिन्छ भनी सोध्न र बुझ्न सक्नुहुनेछ । |

| | |
|-----------------------------|---|
| खान्जी शब्दहरू | 温度 危険 ～種類 消す 捨てる 出す 分ける 燃える 決める 設定する |
| व्याकरण नोटहरू | ① V-たままです 会議室の電気が ついたまま でしたよ。 ② V-るのにいいです マイストローは、ごみを 減らすのに いいですよ。 |
| जापानी जीवनका लागि सुझावहरू | ● “कूल बिज” ● डिस्पोजेबल प्लास्टिक किनमेल झोला र “मेरो झोला” ● फोहोर मैलाको को विभाजन |

| पाठ 16 भूकम्पको बेला पनि नअतालि यताउता नगनुहोस।भूकम्पको | |
|---|--|
| क्रियाकलापहरू | क्यान-डु (गर्न सकिने) |
| 1. 🗣️ 緊急地震速報です | 68 प्रकोपको बारेमा समाचार र उद्घोषणहरू सुनी, के भयो र के गर्ने बुझ्न सक्नुहुनेछ । |
| 2. 🗣️ 避難訓練を始めます | 69 आपतकालीन अवस्थाहरू का लागि स्पष्टीकरण र निर्देशनहरू सुन्न सक्नुहुनेछ र के गर्ने र के दिमागमा राख्ने बारे बुझ्न सक्नुहुनेछ । |
| 3. 🗣️ 地震が起こったときは… | 70 भूकम्प गएको समयमा जस्तो आपतकालिन समयमा के गर्ने वारे विवरण सुन्न र धेरै थोर बुझ्न सकिनेछ । |
| 4. 🗣️ 避難所はどこですか? | 71 तपाईंका वरिपरीका मानिसहरूलाई प्रकोपको स्थितिमा आवश्यक सूचनाको लागि सोध्न सक्नुहुनेछ । |
| 5. 📄 防災パンフレット | 72 गैर जापानी निवासीहरूका लागि साधारण जापानीमा लेखिएको प्रकोप रोकथामका लागि पर्चाहरू (ब्रोसुरहरू) पढ्न र बुझ्न सक्नुहुनेछ । |

| खान्जी शब्दहरू | 地震 台風 外 声 危ない 大切(な) 心配(な) 集まる 進む |
|-----------------------------|--|
| व्याकरण नोटहरू | <p>① V (आदेशात्मक-रूप) V-るな (निषेधको आदेशात्मक-रूप) 急げ。こつちに集まれ。走るな。</p> <p>② V-ないようにしてください できるだけ煙を吸わないようにしてください。</p> <p>③ V-(られ)なくなります ドアが開かなくなると、外に逃げられなくなります。</p> <p>④ Sても、～ 大きな地震が来ても、あわてて動かないでください。</p> <p>⑤ V(सादा-रूप) かどうか、～ 店が開いているかどうか、わからないけど…。</p> |
| जापानी जीवनका लागि सुझावहरू | <ul style="list-style-type: none"> ● प्राकृतिक प्रकोप र जोखिम नक्शा ● विपतको समयमा प्रयोग हुने आकस्मिक झोला र अन्य सामग्री ● परिमाण (म्याग्निट्यूड) र तीव्रता ● जापानको क्षेत्रीय विभाजन ● प्रकोप ड्रिल |

► शिर्षक **मेरो जीवन**

| पाठ 17 म पहिले भन्दा राम्रो जापानिज भाषा बोल्न सक्ने भएको छु । | |
|--|--|
| Activities | क्यान-डु (गर्न सकिने) |
| 1. 🗣️ 日本の生活には慣れましたか? | 73 तपाईं जापानमा आए पछि के अनुभव गर्नुभयो र जीवन कसरी परिवर्तन भयो भन्ने बारेमा सरल शब्दहरूमा कुरा गर्न सक्नुहुनेछ । |
| 2. 🗣️ 知らないことばが多くて大変でした | 74 तपाईंको हालको काम कसरी गइरहेको छ भन्ने बारेमा सहकर्मीहरू संग साधारण शब्दहरूमा कुरा गर्न सक्नुहुनेछ । |
| 3. 📄 近況報告のメッセージ | 75 जापानी भाषाका शिक्षकहरूलाई साधारण तरिकाले हालसाल अवस्थाको बारेमा सन्देश लेखी पठाउन सक्नुहुनेछ । |

| खान्जी शब्दहरू | 最近 授業 問題 大変(な) 困る 違う 慣れる 増える 笑う 苦労する |
|-----------------------------|--|
| व्याकरण नोटहरू | ① V-(られ)るようになりました 最近は、ほかの人にお店の情報を教えられるようになりました。 |
| जापानी जीवनका लागि सुझावहरू | ● वाडाइको (जापानी ढोलक बाजा) ● जब कसैले तपाईंको प्रशंसा गर्छ । ● जापानी टिभी नाटक श्रृंखला |

| पाठ 18 म भविष्यमा आफ्नै कम्पनी सुरु गर्ने बारे सोच्दै छु । | |
|--|---|
| क्रियाकलापहरू | क्यान-डु (गर्न सकिने) |
| 1. 🗣️ すしの職人になりたいです | 76 तपाईंका सपना र आशाका बारेमा सरल शब्दहरूमा कुरा गर्न सक्नुहुन्छ । |
| 2. 🗣️ 最初はすごく苦労したよ | 77 धेरै वर्षदेखि जापानमा बसोबास गर्ने व्यक्तिको अनुभव र सल्लाह सुन्न वा धेरै, थोरै बुझ्न सक्नुहुनेछ । |
| 3. 🗣️ みなさんには、とても親切にしてもらいました | 78 आफ्ना अनुभवलाई समेट्दै विदाई पार्टीमा धन्यवाद व्यक्त गर्न सक्नुहुनेछ । |

| खान्जी शब्दहरू | 希望 募集 特に 住む 建てる 続ける 考える 役に立つ 卒業する 留学する |
|-----------------------------|--|
| व्याकरण नोटहरू | <p>① V-(よ)うと思います/思っています 将来は、タイで、自分の会社を作ろうと思います。</p> <p>② V-るために、～ 日本に住むために、もっと日本語をがんばろうと思います。</p> <p>③ V-てあげます 両親に、家を建ててあげるつもりです。</p> <p>④ V-てもらいます JF工業のみなさんには、とても親切にもらいました。</p> <p>⑤ V-てくれます 山内さんは、私にたくさん、日本語を教えてくださいました。</p> |
| जापानी जीवनका लागि सुझावहरू | ● शोकुनिन (शिल्पकार) ● विदाई पार्टी ● जापानीज भाषा कसरी सिक्ने |